



धनगढीमाई नगरपालिका
नगर कार्यपालिकाको कार्यालय

धनगढी सिरहा
प्रदेश नं २, नेपाल

औषधि तथा सर्जिकल सामग्री र न्यानो झोला आपूर्ति सम्बन्धि दरभाउपत्र आह्वानको सूचना

(प्रथम पटक सूचना प्रकाशन मिति २०७७/०५/१५)

धनगढीमाई नगरपालिकाले चालु आर्थिक वर्षका लागि अत्यावश्यक औषधि, सर्जिकल सामग्री तथा न्यानो झोला खरिद गर्नु पर्ने भएकोले प्रचलित कानून बमोजिम योग्य आपूर्तिकर्ताबाट प्रथम पटक सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र सिलबन्दी दरभाउ पत्र खरिदका लागि आह्वान गरिन्छ ।

- खरिद गरिने औषधि, सर्जिकल सामग्री तथा न्यानो झोला को किसिम तथा परिमाण दरभाउपत्र सम्बन्धि कागजातमा उल्लेखित भए बमोजिम हुनेछ ।
- एउटा दरभाउपत्रको यस धनगढीमाई नगरकार्यपालिकाको कार्यालय सिरहामा रु.१०००/- (फिर्ता नहुने गरि) बुझाई खरिद गर्न सकिने छ ।
- अध्यावधिक नविकरण गरिएका औषधि व्यवस्था विभागमा दर्ता भएका प्रमाण पत्र, आयकर दर्ता प्रमाण पत्र, स्थाई लेखा नं., आ.व.२०७६/०७७ को कर चुक्ताको प्रमाण पत्र वा म्याद थपको प्रमाणित भएका प्रतिलिपिहरु सहित दरभाउपत्र १६ औं दिन दिनको १२:०० बजेसम्म दर्ता गरिसक्नु पर्ने छ
- दरभाउपत्र पेश गर्दा दरभाउपत्र साथ तोकिएको धरौटी **धनगढीमाई नगरकार्यपालिकाको कार्यालय सिरहाको राष्ट्रिय बाणीज्य बैंक, लहान शाखा स्थित धरौटी खाता नं. २२६००३०३०००००२** मा जम्मा गरेको सकल बैंक भौचर संलग्न गर्नु पर्ने छ ।
- दाखिला भएका दरभाउपत्रहरु १६ औं दिन दिनको २:०० बजे दरभाउपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा धनगढीमाई नगरकार्यपालिकाको कार्यालय, धनगढी, सिरहामा खोलिनेछ । दरभाउपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभए पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन । पूर्व निर्धारित मितिमा कारण बस दरभाउपत्र नखोलिएको अवस्थामा दरभाउपत्र र दरभाउपत्र जमानतको मान्य अवधिको गणना पूर्व निर्धारित मिति देखि नै गरिने छ ।
- दरभाउपत्रहरु खरिद गर्ने, दाखिला गर्ने एवं खोल्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सो कार्यहरु विदाको लगत्तै पछिको कार्यालय खुलेको दिन सोहि समयमा हुने छ ।
- दरभाउपत्रमा आइटम वाइज अंक र अक्षर दुवैमा स्पष्टलेख्नु पर्ने छ । अंक र अक्षर विच फरक परेमा अक्षरमा लेखिएको लाई मान्यता दिइनेछ । केरमेट भएमा दरभाउपत्रदाताको सहिछाप भएको हुनु पर्नेछ ।
- सार्वजनिक खरिद नियमावली २०६४ को नियम ४० ड. अनुसार दरभाउपत्रदाताले खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको, आफ्नो स्वार्थ नवाझिएको, पेशा वा व्यवसाय सम्बन्धि कसुरमा कुनै सजाय नपाएको भनि लिखित रूपमा स्वयं घोषणा गरेको पत्र पेश गर्नु पर्ने ।
- एक फर्म, संथा वा कम्पनिको नाममा खरिद गरिएको दरभाउपत्र अर्को फर्म, संस्था वा कम्पनिको नामबाट पेश गर्न पाइने छैन ।
- औषधि तथा न्यानो झोला आपूर्ति गर्ने करार अवधि भित्र कुनै किसिमको मुल्य वृद्धि दिइने छैन ।
- दरभाउपत्र स्वकृति गर्ने, अस्विकृत गर्ने वा आंशिक रूपमा स्वीकृत गर्ने नगर्ने सम्पूर्ण अधिकार यस धनगढीमाई नगरकार्यपालिकाको कार्यालयमा सुरक्षित रहनेछ
- औषधिको म्यादका सम्बन्धमा औषधि दाखिला हुने समयमा कम्तिमा १८ महिनाको Expiry बाँकी हुनुपर्ने छ तर कुनै औषधिको जम्मा १८ महिना भन्दा कम हुने अवस्थामा Expiry को ७५ प्रतिशत म्याद दाखिला हुने मितिमा बाँकी हुनु पर्नेछ ।
- औषधि सप्लाई गर्दा यस कार्यालयबाट स्वीकृत स्पेशिफिकेसन, नेपाल सरकारबाट मान्यता प्राप्त company हरूबाट उत्पादित औषधिहरु मात्र सप्लाई दिनु पर्नेछ र प्रत्येक सप्लाई हुने औषधिको बाहिर निःशुल्क वितरणको लागि छाप लगाईएको हुनुपर्ने छ ।
- सुक्रेरी तथा नवजात शिशुहरुको लागि आवश्यक न्यानो झोलाको हकमा तपशिल बमोजिमको मापदण्ड हुनुपर्ने छ ।
(क) न्यानो झोलामा प्रयोग हुने फलाटिन कपडाको गुणस्तर कम्तिमा १२० जि.एस.एम. को १०० प्रतिशत सुति हुनुपर्ने छ ।
(ख) भिन्नि भागमा प्रयोग हुने कपडा १०० प्रतिशत सुति हुनु पर्ने छ ।
(ग) कपडा को नाप/साइज निम्न अनुसारको हुनुपर्ने छ ।

| म्याक्सि/आमाको | बच्चाको दौरा | बच्चाको टोपि | बच्चाको भोटो | पलास्टिक म्याट | बेबि -यापर |
|---------------------------|-------------------|------------------|-------------------|-------------------|-------------------|
| लम्वाई :- ५१ इन्च | लम्वाई :- १३ इन्च | गोलाई :- १५ इन्च | लम्वाई :- ११ इन्च | लम्वाई :- २८ इन्च | लम्वाई :- ३२ इन्च |
| मोटोई :- ४२ इन्च | छाती :- २० इन्च | | | | |
| तिरा :- १६ इन्च | बहुला :- १० इन्च | चौडाई :- १३ इन्च | छाति :- २० इन्च | चौडाई :- २५ इन्च | चौडाई :- ३२ इन्च |
| बहुलाको लम्वाई :- १७ इन्च | | | | | |

- सूचनामा उल्लेख नभएको कुराहरुको हकमा सार्वजनिक खरिद एन, २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम हुनेछ ।
- दरभाउपत्रहरु सम्बन्धि अन्य कुनै कुरा बुझ्नु परेमा वा दरभाउपत्र सम्बन्धि हेर्नु परेमा यस धनगढीमाई नगरकार्यपालिकाको कार्यालय सिरहाको वेब साइट www.dhangadhimaimun.gov.np वा सम्पर्क नं. ९८५२८३२०५१, ०३३-४५४२३८ मा सम्पर्क राख्न सकिनेछ ।

दरभाउपत्रहरु सम्बन्धि विवरण

| सि.न. | दरभाउपत्र नं. | कामको विवरण | लागत अनुमान मुअकर सहित | धरौटी रकम | दरभाउपत्र दस्तुर रु. |
|-------|----------------------|--|------------------------|-----------|----------------------|
| १. | DH-Mun-MED-02-077/78 | औषधि तथा सर्जिकल सामग्री आपूर्ति गर्ने | रु. १२,००,०००।०० | ३६,०००।०० | रु.१०००।०० |
| २. | DH-Mun-NA-03-077/78 | न्यानो झोला आपूर्ति गर्ने | रु. ३,००,०००।०० | ९,०००।०० | रु.१०००।०० |

धनगढीमाई नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
धनगढी सिरहा